



मालिका गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

अर्खावाङ्ग, गुल्मी

सिलबन्दी दरभाउपत्र आह्वानको सुचना

सुचना प्रकाशन मिति: २०७७/०८/११

- यस मालिका गाउँपालिका बाट आर्थिक वर्ष २०७७/७८ को अवधिको लागि तपशिल बमोजिमको स्थानहरूमा ढुङ्गा, गिट्टि, बालुवा लगायतका नदिजन्य पदार्थहरूको निकासी कर संकलन गर्न ठेक्का बढाबढ प्रक्रिया द्वारा बन्दोवस्त गर्नु पर्ने भएकोले यो सुचना प्रकाशित गरिएको छ । इच्छुक, व्यक्ति, फर्म संस्था वा कम्पनिहरूले तपशिल बमोजिमको शर्तको अधिनमा रहि सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन सुचित गरिन्छ ।
- यो सुचना प्रकाशन भएको मितिले १५ औं दिन सम्म सिलबन्दी दरभाउपत्र फारम यस कार्यलयमा सम्बन्धित आपुतिकर्ता वा अधिकार प्राप्त प्रतिनिधिले अध्यावधिक नविकरण गरेको व्यवसाय दर्ताको प्रमाणीत ईजाजत पत्र, अध्यावधिक नविकरण फर्म, सस्था वा कम्पनि दर्ताको प्रमाणीत प्रमाण पत्र, मुल्यअभिवृद्धि करमा दर्ताको प्रमाणीत पत्र, स्थायी लेखा नं. (PAN) प्रमाणीत पत्र, आर्थिक वर्ष २०७५-७६ सम्मको कर चुक्ता गरेको प्रमाणपत्र, नियमानुसारको तपशिलमा उल्लेख सिलबन्दी दरभाउपत्र दस्तुर (पछी फिर्ता नहुने गरि) निवेदन साथ पेश गरेपछी नियमानुसार छुट्टा छुट्टै सिलबन्दी दरभाउपत्र फारम यस कार्यालयबाट उपलब्ध गराईने छ ।
- सिलबन्दीदरभाउपत्र १६ औं दिनको १२ बजे सम्म पेश गरि सक्नु पर्ने र सोहि दिनको दिन को २ बजे मालिका गाउँकार्यपालिकाको कार्यालय अर्खावाङ्ग गुल्मीमा सिलबन्दी दरभाउपत्र खोलिने छ ।
- सिलबन्दी दरभाउ पत्र साथ आफुले कबोल गरेको अङ्कको ५ प्रतिशत धरौटी मालिका गाउँपालिकाको बैंक अफ काठमाडौं लि. अर्खावाङ्ग गुल्मीमा रहेको धरौटी खाता नं. ०१८४०००००५४५२४ मा जम्मा गरेको सकल बैंक भौचर पेश गर्नुपर्ने छ । साथै बैंक ग्यारेन्टी लाई समेत मान्यता दिईने छ ।
- रकम तिर्न किस्ता गरि बुझाउनु पर्ने छ । पहिले नै एकमुष्ट बुझाउन चाहेमा आफैले कबोल गरेको अङ्कको १० प्रतिशत रकम कम गरि बुझाउन सकिने छ ।
- कबोल गरेको रकमअङ्क र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । पहिले नै एक मुष्ट बुझाउन चाहेमा आफैले कबोल गरेको अङ्कको १० प्रतिशत रकम कम गरि बुझाउन सकिनेछ ।
- सिलबन्दी दरभाउपत्र स्वीकृत भएपछि ठेक्का सम्झौतापुर्व प्रथम किस्ता बापत २५ प्रतिशत रकम दाखिला गर्नु पर्नेछ । अन्य किस्ताको धितो बापत बैंक ग्यारेन्टी परफमेन्स बण्ड बनाई पेश गर्नु पर्नेछ । रित नपुगि वा म्याद नागिआएको सिलबन्दी दरभाउपत्र उपर कुनै कारवाही हुने छैन ।
- नियमानुसार लागने सम्पुर्ण कर ठेकेदार स्वमले व्यहोर्नु पर्नेछ ।
- सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वानगर्ने अधिकार यस कार्यालयमा निहित रहनेछ ।
- ठेक्काका अन्य शर्तहरू सिलबन्दी दरभाउपत्रमातोकिएअनुसार हुनेछ ।
- यस सुचना मा नपरेका अन्य कुराहरू प्रचलित कानुन बमोजिम हुनेछ ।

थप जानकारी लागी ९८५७०६७९०६, ९८५७०६९८८४ मा सम्पर्क गर्नुहुन ।

ठेक्का न.	ठेक्काको विवरण	इकाई	उत्खनन गर्नसकिने परिमाण (घ मी)	न्युनतम ठेक्काअङ्क (मु अ कर बाहेक)	टेण्डर फारमदस्तुर	कैफियत
०९-०७७/७८	निस्दी खोला (बोम खोला, डाडाखेत, सिस्नेरी घाट चिलमिला घाट) क्षेत्रमा पर्ने नदिजन्य पदार्थ बिक्रि कार्य	घ मी	१९६१	३४६२१४	१०००	
१०-०७७/७८	निस्दी खोला साविकहाङ्गदी ८ र ९ क्षेत्रमा पर्ने नदिजन्य पदार्थ बिक्रि कार्य	घ मी	१०२०	१८००८१	१०००	
११-०७७/७८	छल्दी खोला क्षेत्रमा पर्ने नदिजन्य पदार्थ बिक्रि कार्य	घ मी	४११३	७२६१५०	१०००	

१२- ०७७/७८	हुल खोलाक्षेत्र (वडा न. ०८,)क्षेत्रमा पर्ने नदिजन्य पदार्थ बिक्रि कार्य	घ मी	१२८	२२५९८	१०००	
१३- ०७७/७८	घमिर खोला (सिलादी क्षेत्र समेत) (वडा न. ७ र ८) क्षेत्रमा पर्ने नदिजन्य पदार्थ बिक्रिकार्य	घ मी	३८०	६७०८९	१०००	

प्रमुखप्रशासकियअधिकृत